

**NEB - GRADE XII
2083 (2026)
Accounting**

(रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ र ८२ भएका नियमित तथा आंशिक परीक्षार्थीहरूका लागि)

विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ । दायाँ किनारामा दिइएको अङ्कले पूर्णाङ्क जनाउँदछ ।

Candidates are required to give their answers in their own words as far as practicable. The figures in the margin indicate full marks.

Time: 3 hrs.

Full Marks: 75

सबै प्रश्नको उत्तर दिनुहोस् । (Attempt all the questions)

समूह 'क' (Group 'A')

अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Very short answer questions) [११×१=११]

१. कम्पनीको अर्थ लेख्नुहोस् । (Write the meaning of company.)

२. चुक्ता पुँजीलाई परिभाषित गर्नुहोस् । (Define paid up capital.)

३. स्थिर सम्पत्तिको परिभाषा दिनुहोस् । (Define fixed assets.)

४. लागत लेखाको कुनै दुईवटा सीमाहरू उल्लेख गर्नुहोस् ।
State any two limitations of cost accounting.५. अप्रत्यक्ष खर्चको विनियोजनको परिभाषा दिनुहोस् ।
Write the meaning of allocation of overhead.६. अप्रत्यक्ष सामग्रीको अर्थ लेख्नुहोस् ।
Write the meaning of indirect material.७. बिनकार्डलाई परिभाषित गर्नुहोस् ।
Define Bin-Card.८. कम्प्युटराइज्ड लेखाका कुनै दुई फाइदाहरू उल्लेख गर्नुहोस् ।
State any two benefits of computerized accounting.९. रु. २०,००० को प्रस्तावित लाभांशको समायोजित प्रविष्टि तयार गर्नुहोस् ।
Prepare adjustment entry of Rs. 20,000 for proposed dividend.

क्रमशः (Contd...)

१०. निम्न जानकारीहरू दिइएका छन् :

Following informations are given :

खुद आमदानी (Net income)	Rs. 36,000
ऱ्हास (Depreciation)	Rs. 12,000
चालु सम्पत्तिमा कमी (Decrease in current assets)	Rs. 10,000

तयार गर्नुहोस् (Required):

अप्रत्यक्ष विधिबाट सञ्चालन क्रियाकलापबाट नगद प्रवाह

Cash flow from operating activities under indirect method

११. निम्न जानकारीहरू दिइएका छन् :

Following informations are given :

वार्षिक आवश्यकता (Annual requirement)	2,00,000 units
आदेश लागत प्रति आदेश (Ordering cost per order)	Rs.100
प्रति इकाई संभार लागत (Carrying cost per unit)	Rs.40

पत्ता लगाउनुहोस् (Required):

आदर्श आदेश परिमाण {Economic Order Quantity (EOQ)}

समूह 'ख' (Group 'B')

संक्षिप्त उत्तरात्मक प्रश्नहरू (Short answer questions) [८×५=४०]

१२. एउटा कम्पनीले रु. १०० का दरले १०% प्रिमियममा १०,००० कित्ता शेयर निम्नानुसार रकम भुक्तानी गर्ने गरी निष्काशन गर्‍यो ।

A company issued 10,000 share of Rs.100 each at 10% premium as follows :

आवेदनमा (On application)	Rs. 20
बाँडफाँटमा (On allotment)	Rs. 50
प्रथम तथा अन्तिम किस्ता (First and final call)	Rs. 40

१५,००० शेयरको लागि आवेदन प्राप्त भयो । आवेदनहरूमध्ये ३,००० कित्ताका आवेदकहरूलाई फिर्ता गरियो र बाँकी आवेदकहरूलाई समानुपातिक रूपमा बाँडफाँट गरियो । प्रथम तथा अन्तिम किस्तामा ५०० कित्ता शेयरवाहक बाहेक मागबमोजिम सम्पूर्ण रकम प्राप्त भयो ।

Application were received for 15,000 share, 3,000 share were rejected and refunded and remaining application were allotted on pro-rata basis. One shareholder holding 500 share failed to pay first and final call money.

तयार गर्नुहोस् (Required): गोश्वारा अभिलेख (Journal voucher for) [२+२+१]

- शेयर बाँडफाँट (Share allotment)
- प्रथम तथा अन्तिम किस्ता (Share first and final call)
- शेयरको जफत (Share forfeiture)

क्रमशः (Contd...)

(3)

1041'C'

१३. (I) एउटा कम्पनीले ८,००० कित्ता शेयरहरू रु. १०० का दरले निष्काशन गरी निम्न सम्पत्ति खरिद गर्‍यो ।

A company issued 8,000 share @100 each for the purchase of following assets.

जग्गा (Land) Rs. 7,80,000

अन्तिम मौज्दात (Closing stock) Rs. 40,000

तयार गर्नुहोस् (Required):

[१+१]

शेयर निष्काशन गरी सम्पत्ति खरिदका भौचरहरू

Journal entries for assets purchase by issuing shares.

(II) X कम्पनीले ५ वर्षपछि १० प्रतिशत अतिरिक्त रकमसहित फिर्ता गर्ने गरी रु. १०० का दरले

७,००० कित्ता, १० प्रतिशत ऋणपत्रहरू ५ प्रतिशत अतिरिक्त मूल्यमा निष्काशन गर्‍यो ।

X company issued 7,000, 10% debentures of Rs. 100 each at 5% premium, redeemable at 10% premium after 5 years.

तयार गर्नुहोस् (Required):

[१+१+१]

ऋणपत्रको निष्काशन तथा फिर्ताका भौचरहरू

Entries for issue and redemption of Debentures

१४. एउटा कम्पनीको खाताहरूको अन्तिम मौज्दात निम्नानुसार दिइएको छ :

The closing ledger balance of a company are given below:

विवरण (Particulars)	Dr. (Rs.)	Cr. (Rs.)
भाडा (Rent)	40,000	
तलब (Salary)	56,000	
उपकरण (Equipment)	8,80,000	
साधारण खर्चहरू (General expenses)	1,60,000	
ऋण (Loan)		1,50,000
पुँजी (Share capital)		4,00,000
कुल नाफा (Gross profit)		4,60,000
नाफा तथा नोक्सान बाँडफाँट (Profit and loss appropriation)		72,000
अन्य आमदानी (Other income)		40,000
साहुहरू (Creditors)		14,000
Total	11,36,000	11,36,000

थप जानकारी (Additional information):

i) प्रस्तावित लाभांश (Proposed dividend) Rs. 80,000

ii) संयन्त्रमा न्हास (Depreciation on equipment) @10%

iii) प्राप्त गर्न बाँकी आमदानी (Accrued income) Rs. 8,000

क्रमशः (Contd...)

1041'C'

(4)

तयार गर्नुहोस् (Required):

[४+१]

a) नाफा नोक्सान खाता (Profit & loss account)

b) नाफा नोक्सान बाँडफाँट खाता (Profit and loss appropriation account)

१५. ABC कम्पनीको चैत मसान्त २०८१ को खाताको मौज्दात यस प्रकार छनू :

The following are the account balance of ABC company on 31st Chaitra 2081.

विवरण (Particulars)	Dr. (Rs.)	Cr. (Rs.)
स्थीर सम्पत्तिहरू (Fixed assets)	2,00,000	-
चालु सम्पत्तिहरू (Current assets)	2,00,000	-
बैंक ऋण (Bank loan)		60,000
व्याज भुक्तानी (Interest paid)	8,000	-
कमिशन प्राप्त (Commission received)		10,000
तलब (Salary)	10,000	-
ज्याला (Wages)	20,000	-
भाडा (Rent)	5,000	-
साहुहरू (Creditors)		70,000
पुँजी (Capital)		2,00,000
खरिद (Purchase)	1,20,000	-
विक्री खर्च (Selling expenses)	62,000	-
विक्री (Sales)		2,85,000
जम्मा (Total)	6,25,000	6,25,000

थप जानकारी (Additional information):

i) प्रस्तावित लाभांश (Proposed dividend) @10%

ii) स्थीर सम्पत्तिमा मूल्य न्हास (Depreciation on fixed assets) @15%

तयार गर्नुहोस् (Required):

[५]

१२ महलीय कार्य विवरण (12 column work sheet)

(नोट : कार्य विवरणको नमुना आफै तयार गर्नु पर्नेछ ।)

(You should prepare format of worksheet yourself.)

१६. लागत लेखाको कुनै पाँचवटा फाइदाहरू व्याख्या गर्नुहोस् ।

[५]

Explain any five advantages of cost accounting.

१७. (I) केन्द्रित र विकेन्द्रित खरिदलाई परिभाषित गर्नुहोस् ।

[१+१]

Define centralized and decentralized purchase.

क्रमशः (Contd...)

(5)

1041'C'

(II) जुन महिनाको भण्डार कारोबारहरू निम्नानुसार दिइएको छ :

The following store transaction are provided for the month of June:

June 1: शुरु मौज्दात (Opening stock)	1,000 units@ Rs.10
June 5: खरिद (Purchase)	700 units@ Rs.12
June 18: खरिद (Purchase)	900 units@ Rs.15
June 30: विक्री (Sales)	1,800 units

पत्ता लगाउनुहोस् (Required): [३]

आवधिक मौज्दात प्रणाली अन्तर्गत अन्तिम आगमन प्रथम निष्काशन विधि प्रयोग गरी अन्तिम मौज्दातको मूल्य र विक्रीको लागत

Value of closing stock and cost of goods sold using last in first out (LIFO) method using periodic inventory system.

१८. (I) एउटा कामदारले एक महिनामा ३०० एकाई सामान उत्पादन गर्दछ। सामान्य उत्पादन प्रति एकाई ५ घण्टा हुनेछ। ज्यालादर प्रति घण्टा रु. ६० छ।

A worker produced 300 unit in a month. Standard time to produce one unit is 5 hours. The wages rate per hour is Rs. 60.

तयार गर्नुहोस् (Required): [२]

महिनाको जम्मा ज्याला (Total wages for the month)

(II) लागत तथा वित्तीय लेखाको तुलना गर्दा निम्न अनुसार तथ्यहरू पत्ता लाग्यो।

On comparison of cost and financial accounts, the following facts were disclosed.

- a) लागत लेखा अनुसार खुद नाफा
Net profit as per cost account : Rs.3,50,000
- b) बैंक व्याज वित्तीय लेखा अनुसार क्रेडिट देखियो
Bank interest credited in financial record : Rs.2,000
- c) कारखाना अप्रत्यक्ष खर्च लागत लेखामा कम देखियो
Work overhead under recorded in cost account : Rs.10,000
- d) वित्तीय लेखामा आयकर अभिलेख गरियो
Income tax recorded in financial account : Rs.80,000

तयार गर्नुहोस् (Required): [३]

लागत हिसाब मिलान विवरण

Cost reconciliation statement

१९. लेखाविधिमा कम्प्युटर प्रणालीको कुनै पाँच तत्वहरू व्याख्या गर्नुहोस्। [५]

Explain any five elements of computer system in accounting.

क्रमशः (Contd...)

1041'C'

(6)

समूह 'ग' (Group 'C')

विस्तृत उत्तरात्मक प्रश्नहरू (Long answer questions)

[३×८=२४]

२०. २०८२ असार ३० गतेको सन्तुलन परीक्षण निम्न बमोजिम दिइएको छ :

Following Trial Balance as on 30st Ashar 2082 :

विवरण (Particulars)	Dr. (Rs.)	Cr. (Rs.)
सुरु मौज्दात (Opening stock)	20,000	-
खरिद (Purchase)	3,50,000	-
फर्निचर (Furniture)	2,00,000	-
भवन (Building)	1,00,000	-
प्राप्य बिल (Bills receivable)	90,000	-
१०% ऋणपत्र (10% Debenture)	-	2,00,000
८% लगानी (8% Investment)	1,00,000	-
व्याज (Interest)	15,000	5,000
ज्याला (Wages)	45,000	-
अग्रिम बीमा भुक्तानी (Prepaid insurance)	18,000	-
विक्री (Sales)	-	7,80,000
शेयर पुँजी (Share capital)	-	1,80,000
देय बिल (Bills payable)	-	1,00,000
बैंक मौज्दात (Bank balance)	3,42,000	-
कमिशन (Commission)	-	15,000
जम्मा (Total)	12,80,000	12,80,000

थप जानकारीहरू (Additional information):

- i) अन्तिम मौज्दात (Closing stock) : Rs.50,000
- ii) फर्निचरमा ढासकट्टी (Depreciation on furniture) 10%
- iii) अग्रिम बीमा शुल्क भुक्तानी खर्च लेखियो
Prepaid insurance was expired Rs.6,000
- iv) आयकरको लागि व्यवस्था (Provision for income tax) 20%

तयार गर्नुहोस् (Required): [४+४]

- a) बहुचरण आय विवरण (Multi step income statement)
- b) वित्तीय अवस्थाको विवरण (Statement of financial position)

OR (अथवा)

- a) NFRS अन्तर्गत नाफा नोक्सान विवरण (Statement of Profit or Loss as per NFRS)
- b) NFRS अन्तर्गत वित्तीय अवस्थाको विवरण (Statement of Financial Position as per NFRS)

क्रमशः (Contd...)

(7)

1041'C'

२१. वासलात निम्नानुसार छन् :

Following balance sheets given as :

दायित्वहरू Liabilities	2081 Rs.	2082 Rs.	सम्पत्तिहरू Assets	2081 Rs.	2082 Rs.
शेयर पूँजी (Share Capital)	3,00,000	4,00,000	स्थिर सम्पत्ति (Fixed assets)	2,00,000	2,60,000
ऋणपत्र (Debenture)	3,00,000	2,80,000	लगानी (Investment)	3,50,000	4,00,000
साहुहरू (Creditors)	30,000	35,000	मौज्दात (Stock)	15,000	25,000
तिर्न बाँकी खर्च (Outstanding expenses)	20,000	15,000	आसामी (Debtors)	45,000	35,000
अवितरित मुनाफा (Retaining earnings)	30,000	60,000	नगद (Cash)	70,000	70,000
जम्मा (Total)	6,80,000	7,90,000	जम्मा (Total)	6,80,000	7,90,000

Income statement

विवरण (Item)	Amount (Rs.)	Amount (Rs.)
विक्री (Sales)	8,00,000	
विक्रीको लागत (Cost of goods sold)	(5,00,000)	
कुल नाफा (Gross profit)		3,00,000
Less : प्रशासनिक खर्च (Administrative expenses)	1,50,000	
ऋासकट्टी (Depreciation)	40,000	
विक्री खर्च (Selling expenses)	60,000	(2,50,000)
खुद नाफा (Net profit)		50,000
Less : लाभांश भुक्तानी (Divided paid)		(20,000)
शेष आय (Retain earnings)		30,000

थप जानकारीहरू (Additional information):

i) स्थिर सम्पत्ति खरिद (Purchase of fixed assets) Rs. 1,00,000

तयार गर्नुहोस् (Required): [४+१+२+१]

प्रत्यक्ष वा अप्रत्यक्ष विधिबाट नगद प्रवाह विवरण (Cash flow statement under direct or indirect method)

1041'C'

(8)

२२. तपाईंलाई ABC उत्पादन कम्पनीको निम्न जानकारीहरू दिइएको छ :

ABC manufacturing company provides you the following information :

कच्चा पदार्थ खरिद (Raw material purchase)	Rs. 3,60,000
खरिद जहाजी भाडा (Freight on purchase)	Rs. 20,000
उत्पादनशील श्रम (Productive labour)	Rs. 2,00,000
प्रत्यक्ष खर्च (Direct expenses)	Rs. 1,50,000
कारखाना खर्च (Factory expenses)	50% of productive labour
कार्यालय भाडा (Office rent)	Rs. 18,000
फर्निचरमा ऱ्हास (Depreciation on furniture)	Rs. 24,000
विक्री तथा वितरण लागत (Selling & distribution overheads)	Rs. 10,000
विक्रीकर्ताको तलब (Salaries of salesmen)	Rs. 15,000
अपेक्षित नाफा (Expected profit)	15% on cost

सामानको मौज्दात (Stock of goods)

Item	Beginning (Rs.)	Ending (Rs.)
सामग्री (Raw material)	35,000	40,000
अर्ध तयारी वस्तु (Work in progress goods)	60,000	38,000
तयारी वस्तु (Finished goods)	80,000	50,000

तयार गर्नुहोस् (Required):

[८×१=८]

निम्न बुँदाहरू देखिने गरी लागत विवरण (Cost Sheet showing)

- कच्चा सामग्री खपत लागत (Cost of raw material consumed)
- मुख्य लागत (Prime cost)
- कारखाना लागत (Factory cost)
- उत्पादन लागत (Cost of production)
- विक्री योग्य सामानको लागत (Cost of goods sold)
- विक्रीको लागत (Cost of sales)
- नाफा रकम (Profit amount)
- कुल विक्री रकम (Total sales amount)